

३६. नियमहरू बनाउने अधिकारः यस ऐनको उद्देश्य कार्यान्वयन गर्न श्री ५ को सरकारले नियमहरू बनाउन सक्नेछ ।

३७. विनियम बनाउने अधिकारः यो ऐन वा यस ऐनअन्तर्गत बनेको नियम विपरीत नहुने गरी कोषले आवश्यक विनियमहरू बनाउन सक्नेछ ।

३८. बाधा अडकाउ फुकाउने: यो ऐन कार्यान्वयन गर्न कुनै बाधा अडकाउ परेमा श्री ५ को सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी आदेश जारी गर्न सक्नेछ ।

३९. प्रचलित कानूनबमोजिम हुने: यस ऐनमा लेखिएजिममा यस ऐनबमोजिम र अरुमा प्रचलित कानूनबमोजिम हुनेछ ।

लालभोहर सदर मिति:- २०४२।६।२३।४

आज्ञाले,
ध्रुववरसिंह थापा
श्री ५ को सरकारको सचिव

श्री ५ को सरकार

कानून तथा न्याय मन्त्रालय

श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले बनाइबक्सेको तल लेखिएबमोजिमको ऐन सर्वसाधारणको जानकारीको लागि प्रकाशित गरिएको छ ।

२०४२ सालको ऐन नं १७

स्वस्तिश्री गिरिराजचक्रचूडामणि नरनारायणेत्यादि विविध विरुद्धावली विराजमान मानोन्नत महेन्द्रमाला परम नेपालप्रतापभास्कर ओजस्विराजन्य परम गौरवमय तेजस्वी त्रिभुवनप्रजातन्त्रश्रीपद परम उज्ज्वल कीर्तिमय नेपालश्रीपद परम प्रोज्ज्वल नेपालतारा परम पवित्र ॐरामपट्ट परम ज्योतिर्मय सुविख्यात त्रिशक्तिपट्ट परम सुप्रसिद्ध प्रबल गोरखादक्षिणबाहु परमाधिपति अतिरथी परम सेनाधिपति श्री श्री श्री श्रीमन्महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेव देवानाम् सदा समरविजयिनाम् ।

(१३)

आधिकारिकता मुद्रण विभागमा प्राप्ति गरिएपछि मात्र लागु हुनेछ।

आयकर ऐन, २०३१ लाई संशोधन गर्न बनेको ऐन

प्रस्तावना: आयकर ऐन, २०३१ लाई संशोधन गर्न वाच्छनीय भएकोले,

श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको
सल्लाह र सम्मतिले यो ऐन बनाइबक्सेको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ: (१) यस ऐनको नाम "आयकर (पाँचौ संशोधन)
ऐन, २०४२" रहेको छ ।

(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

२. आयकर ऐन, २०३१ को दफा ३७ मा संशोधन: आयकर ऐन, २०३१ (यसपछि
"मूल ऐन" भनिएको) को दफा ३७ को उपदफा (३) को खण्ड (क) मा रहेको
"चल सम्पत्ति" भन्ने शब्दहरूको सट्टा "चल वा अचल सम्पत्ति" भन्ने शब्दहरू राखिएका
छन् ।

३. मूल ऐनमा दफा ५५क. थप: मूल ऐनको दफा ५५ पछि देहायको दफा ५५क.
थपिएको छ:-

"५५क. साँचो सूचना दिनेलाई इनाम: (१) यस ऐनबमोजिम कर निर्धारण
भएको मितिले दुई वर्ष तपागदै कुनै करदाताले कर छलेको कारणबाट करको
दायित्व कम हुन गएको छ भन्ने कुरा खुलाई कुनै व्यक्तिले कर छलेको
सबूद प्रमाणसमेत संलग्न गरी कर विभागमा लिखित सूचना दिएमा
र त्यस्तो सूचनाको आधारमा छानबीन गर्दा सो कुरा साँचो ठहर्न आएमा
श्री ५ को सरकारले सो सूचना दिने व्यक्तिलाई उक्त सूचनाको जरियाबाट
असूल-उपर भएको कर रकमको दश प्रतिशत रकम इनाम स्वरूप दिनेछ ।

(२) उपदफा (१) बमोजिम सूचना दिने व्यक्तिले आफूसंग
भएको कर छलेको कुनै सबूत प्रमाण संलग्न गरी सूचना दिएमा मात्र त्यस्तो
सूचनाको आधारमा छानबीनको कारबाही गरिनेछ ।

लालमोहर सदर मिति:- २०४२।६।२३।४

आज्ञाले,

धुववरसिंह थापा

श्री ५ को सरकारको सचिव